



लोक सेवा आयोग

हेटौंडा कार्यालय



हेटौंडा

वेबसाइट: www.psc.gov.np

फोन: ०५७-५२०३०२

फ्याक्स: ०५७-५२६८२२

इमेल: hetauda@psc.gov.np

प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।

सूचना नं. २९/०७८-७९, मिति २०७८/१०/२५

यस कार्यालयबाट संचालन हुने नेपाल प्रहरीको विज्ञापन नम्बर ३४(०७८/७९), प्रहरी सहायक निरीक्षक पदको श्री बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली, सिन्धुली बाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरूको प्रतियोगितात्मक लिखित परीक्षा पूर्व प्रकाशित कार्यक्रम अनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने गराउने गरी देहाय बमोजिमको मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा कार्यक्रम

क्र.सं.	विज्ञापन नं.	पद/ सेवा/ समूह/ उपसमूह/ तह	लिखित परीक्षा मिति/समय			
			प्रथम पत्र	द्वितीय पत्र	तृतीय	
			सामान्य ज्ञान तथा बौद्धिक परीक्षण	अंग्रेजी तथा नेपाली भाषा	पेशागत सैद्धान्तिक ज्ञान (खण्ड -क)	पेशागत व्यवहारिक परीक्षण (खण्ड -ख)
१	३४(०७८/७९) (खुला तथा समावेशी)	प्रहरी सहायक निरीक्षक (जनपद)	२०७८ फागुन ७ गते दिनको २:०० बजे (५० मिनेट)	२०७८ फागुन ८ गते दिनको २:०० बजे (२ घण्टा ३० मिनेट)	२०७८ फागुन ९ गते दिनको २:०० बजे (२ घण्टा १५ मिनेट)	२०७८ फागुन ९ गते दिनको ४:२५ बजे (४५ मिनेट)

तृतीय पत्रको पेशागत व्यावहारिक परीक्षण सम्बन्धी विषयको परीक्षा देहाय बमोजिम सञ्चालन हुनेछ ।

- तृतीय पत्र खण्ड (क) पेशागत पेशागत सैद्धान्तिक ज्ञान (२ घण्टा १५ मिनेट) को परीक्षा समाप्ति पश्चात उक्त खण्ड (क) को उत्तरपुस्तिका बुझाई परीक्षार्थीहरू यथास्थानमै रहनु पर्नेछ । सोही बखतमा खण्ड (ख) को उत्तरपुस्तिका वितरण हुनेछ, उक्त खण्डको नाम नामेसी विवरण भर्न र सोहि उत्तरपुस्तिकाको बाहिर रहेको निर्देशन अध्ययन गर्न १० मिनेटको समय रहने छ ।

क्र.सं	रोल नम्बर देखी सम्म	उम्मेदवार संख्या	परीक्षा भवन
१	८००१ देखी ८३६५ सम्म	१६०	श्री मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा (केन्द्र — क) ।
२	८३६६ देखी बाँकी सबै उम्मेदवारहरू	१५६	श्री मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा (केन्द्र — ख) ।

द्रष्टव्य:-१

- परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन ।
- प्रवेश-पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित गराइने छैन ।
- परीक्षा शुरु हुनु भन्दा १ घण्टा अगाडी परीक्षा केन्द्रमा आईपुगनु पर्नेछ ।
- परीक्षा भवनमा मोबाईल तथा बिद्युतिय सामग्री निषेध गरिएको छ ।
- वस्तुगत बहुउत्तर (Multiple Choice) प्रश्नको उत्तर लेख्दा अंग्रेजी ठुलो अक्षर (Capital Letter) मा A, B, C, D लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ ।
- परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ ।
- तोकिएको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रमा सहभागी गराइने छैन ।
- परीक्षार्थीले परीक्षामा सहभागी हुन आउँदा नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्लै प्रमाणपत्र लिई उपस्थित हुनुपर्नेछ ।

द्रष्टव्य:- २ कोभिड-१९ को विशेष संक्रमणकालीन अवस्थामा परीक्षामा सामेल हुने उम्मेदवारले देहायका विषयहरूको पूर्ण पालना गर्नुपर्नेछ ।

- परीक्षा केन्द्र प्रवेश गर्नु अघि अनिवार्य रूपमा मास्क लगाउनु पर्नेछ । साथै उम्मेदवार स्वयंले आफ्नो प्रयोजनको लागि स्यानिटाईजर तथा खानेपानीको व्यवस्था गर्नुपर्नेछ ।



लोक सेवा आयोग
हेटौंडा कार्यालय



हेटौंडा

वेबसाइट: www.psc.gov.np

फोन : ०५७-५२०३०२

फ्याक्स : ०५७-५२६८२२

इमेल: hetauda@psc.gov.np

- ख) परीक्षा केन्द्र प्रवेश गर्दा, शौचालय जाँदा आउँदा, परीक्षा केन्द्रबाट बाहिरिदा एकआपसमा दुई मिटरको दुरी कायम गर्नुपर्नेछ ।
- ग) परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशन पूर्ण पालना गर्नु पर्नेछ ।
- घ) कोभिड-१९ संक्रमित उम्मेदवारहरुको लागि **बिशेष परीक्षा केन्द्रको** व्यवस्था गरीने हुँदा संक्रमित परीक्षार्थीहरु आफु संक्रमित भएको जानकारी यस कार्यालयको फोन नं. ०५७-५२०३०२, ५२६८२२ र मोबाईल नंबर ९८५५०१९३०२ मा सम्पर्क गरी वा इमेल hetauda@psc.gov.np तथा निवेदनको माध्यमबाट सो को जानकारी यस कार्यालयलाई दिनुहुन सुचित गरिन्छ ।

कान्तिराज मैनाली
नायब सुब्बा

बद्रीनाथ सापकोटा
शाखा अधिकृत